



# आठवीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय राकमकर्णाली, दैलेख कर्णाली प्रदेश, नेपाल

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७७/०६/०२

यस नगरपालिकाको लागि नगरपालिकाले खटाएको स्थानमा कामकाज गर्ने गरी नगरपालिकाको रिक्त प्राविधिक पद र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम-२ (NCCSP-2)का लागि देहायबमोजिमको योग्यता भएका प्राविधिक कर्मचारी सेवा करारममा लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

## तपसिल

क्र.स.	विज्ञापन नं.	पद	माग पद संख्या	सेवा/समूह	तह	न्यूनतमशैक्षिक योग्यता	कैफियत
१	०२/०७७/७८	कृषि अधिकृत	१	नेपालकृषि सेवा	अधिकृतस्तर	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवाको रा प तृतीय श्रेणीको पदको न्यूनतम योग्यता	
२	०३/०७७/७८	पशु सेवा अधिकृत	१	नेपालकृषि सेवा (भेट)	अधिकृतस्तर	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवा (भेट)को रा प तृतीय श्रेणीको पदको न्यूनतम योग्यता	
३	०४/०७७/७८	सब इन्जिनियर	१	नेपाल इन्जिनियरिङ्ग	सहायकस्तर पाँचौं	लोकसेवा आयोगले तोकेको सब इन्जिनियर पदको न्यूनतम योग्यता	NCCSP2 कार्यक्रमको लागि
४	०५/०७७/७८	कृषि प्राविधिक	२	नेपाल कृषि सेवा	सहायकस्तर पाँचौं	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवाको रा प अनं प्रथम श्रेणीको पदको न्यूनतम योग्यता	
५	०६/०७७/७८	पशु सेवा प्राविधिक	२	नेपाल कृषि सेवा (भेट)	सहायकस्तर पाँचौं	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवा (भेट)को रा प अनं प्रथम पदको न्यूनतम योग्यता	
६	०७/०७७/७८	पशु सेवा प्राविधिक	२	नेपाल कृषि सेवा (भेट)	सहायकस्तर चौथो	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवा (भेट)को रा प अनं द्वितीय श्रेणीको पदको न्यूनतम योग्यता	
७	०८/०७७/०७८	कृषि प्राविधिक	१	नेपाल कृषि सेवा	सहायकस्तर चौथो	लोकसेवा आयोगले तोकेको नेपाल कृषि सेवाको रा प अनं द्वितीय श्रेणीको पदको न्यूनतम योग्यता	NCCSP2 कार्यक्रमको लागि

- आवश्यक कागजात:** लोक सेवा आयोगद्वारा निर्धारण गरिएको दरखास्त फारम भरी सोका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नेपाल बाहिरको शैक्षिक योग्यता भए नेपालको विश्वविद्यालयबाट लिईएको समकक्षता प्रमाण पत्र), कार्यअनुभव भए सोको प्रमाणित प्रतिलिपि, प्रचलित नेपाल कानून बमोजिम सम्बन्धित परिषद वा काउन्सिल वा अन्य संस्थामा दर्ता भएकोमा सो को प्रमाणित प्रतिलिपि, आवेदन शुल्क बुझाएको सक्कलै रसिद अन्य आवश्यक कागजातहरू ।
- दरखास्त दिने तरिका:** आवेदन स्यंम उपस्थित भई वा इमेल [aathabismun@gmail.com](mailto:aathabismun@gmail.com) मा माथि उल्लेखित कागजातहरू बुझाएर । पेश गरिएका सबै कागजातहरूको पछाडी उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्ने ।
- आवेदन शुल्क:** अधिकृत स्तरको लागि रु १०००। (एक हजार मात्र) र सहायकस्तरको लागि रु. ५०० । (पाँच सय मात्र) यस कार्यालयमा नगद वा नेपाल इन्भेष्टमेन्ट बै लि डाँव शाखा दैलेखमा रहेको यस कार्यालयको नाममा रहेको खा.नं. ०६३०१४००२५००८५ मा नगद जम्मा गरेको भौचर ।
- उमेर:** १८ वर्ष पुरा भएको ।
- पारिश्रमिक, सेवा सुविधा र अवधि:** आठवीस नगरपालिकाको प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि, २०७६ मा उल्लेख भए बमोजिम हुने । तर विज्ञापन नं. ०४/०७७/७८ र ०८/०७७/०७८ को NCCSP2 कार्यक्रमको लागि सेवा करारमा लिईने कर्मचारीको हकमा नेपाल सरकारले सम्बन्धित पदको लागि तोकेको न्यूनतम पारिश्रमिक न्यूनतम तलब स्केल मात्र उपलब्ध हुनेछ । विदा सुविधा माथि उल्लिखित कार्यविधिमा उल्लेख भए बमोजिम नै हुनेछ र सेवा अवधि भने मिति २०७८ असार मसान्त सम्म हुनेछ । तर कार्यक्रम अवधि थप भई सोही पदको कर्मचारी आवश्यकता भएमा सेवा अवधि समेत थप गर्न सकिनेछ ।
- रित नपुगेका र म्याद नाशी प्राप्त भएका दरखास्त उपर कुनै कारवाही हुनेछैन ।
- तोकिएको म्याद भित्र प्राप्त दरखास्तहरू मध्येबाट छोटो सूचि (Short List) प्रकाशन गरी परिक्षाको कार्यक्रम र मिति तोकिनेछ ।
- आवश्यक योग्यता, परिक्षाको किसिम, छनौटका आधार, दरखास्त फाराम लगायतका विषयमा थप जानकारी आवश्यक भएमा प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि, २०७६ यस कार्यालयको वेबसाइटबाट डाउनलोड गरी हेर्न सक्नुहुनेछ ।
- कार्यालयको फोन नं ०८९६९०४७५ वा सूचना पाटी वा वेबसाइट [www.aathabismun.gov.np](http://www.aathabismun.gov.np) बाट समेत थप जानकारी लिन सक्नुहुनेछ ।

आठवीस नगरपालिका दैलेख

" सक्षम निजामति प्रशासन, समृद्धि र सुशासन "

☎ 089690475

website : [aathabismun.gov.np](http://aathabismun.gov.np) , Email : [aathabismun@gmail.com](mailto:aathabismun@gmail.com)